

अनलाइनबाट फाराम भर्ने सम्बन्धमा विषेस जानकारी

1) फारम भर्दाका चरणहरू

- User बनाउने
- सहि विवरण राखेर फारम भर्ने
- फारम भरिसकेपछी आएको बैंक voucher लिएर बैंकमा रकम बुझाउने
- बैंकबाट दिएको ग्राहक प्रति मा भएको कारोबार संकेत नं , एप्लिकेशन ID बैंक voucher मा इन्ट्री गर्ने

2) फारम भर्दा ध्यान दिनु पर्ने कुराहरू

- user बनाउदा activation कोड आउन ढिलो हुन सक्ने या केहि समय लाग्न सक्छ , तेस्तो अवस्थामा रसेट मा गएर Password सेट गरेर login गर्न सकिन्छ ।**
- दोहोरो विवरण नराख्नु होला दोहोरो विवरण आएमा आयोगले फारम स्वीकार गर्न बढ्य हुने छैन ।
- एउटै परिचय (जस्तै: एउटै email र एउटै मोबाइल नम्बर) का आधारमा दुइ पटक फर्म भर्ने मिल्नेछैन ।
- प्राथमिक तहमा एकै व्यक्तिले एक भन्दा बढि जिल्ला छनौट गरी फर्म भर्ने मिल्दैन ।**
- चौथो र पाँचौं विज्ञापन माध्यमिक तहको निमित्त मात्र हो । यसमा भर्नेले अरु तहमा फाराम भर्ने पाउने छैन ।**
- फारममा बाबुको नाम, बाजेको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना अनिवार्य रुपमा **नेपालीमा** नै लेख्नुपर्नेछ ।
- कारोबार संकेत नं , एप्लिकेशन ID** बैंकबाट प्राप्त हुने **ग्राहक प्रति** भौचरमा लेखेको हुन्छ । त्यही नम्बर आफ्नो login पेजमा गएर आफ्नो User मा इन्ट्री गर्नु पर्नेछ । **कारोबार संकेत नं , एप्लिकेशन ID** राम्रोसंग चेक गरेर राख्नुहोला । पछी सच्याउन पाउने छैन ।
- कारोबार संकेत नं र एप्लिकेशन ID** नम्बर हिन्दु-अरेविक संकेत (अंग्रेजी) मा राख्नु पर्नेछ ।
- फारम submit गर्नु अगाडि कतै गल्ति भएको छ कि दोहो-न्याएर हेर्नुहोला । Submit गरिसकेपछि फेरि सच्याउने सुविधा पाउनु हुने छैन ।
- फाराम समयमै भर्नु भएमा सहज हुनेछ । त्यसो भयो भने पछि धेरैजनाले एकै समयमा भर्ने खोज्दा आउन सक्ने झण्डाट बाट मुक्त हुन सक्नुहुनेछ ।**

3) Login गर्ने तरिका

- सर्वप्रथम आयोगको वेवपेज www.tsc.gov.np खोल्नुहोस् ।
- होमपेजको "Online Application" बटनमा क्लिक गर्नुहोस् ।
- तपाईं नयाँ युजर हो भने "नयाँ" भन्ने बटनमा क्लिक गर्ने ।
- User बनाउन Full Name, Mobile No, email, Date of Birth को सहि जानकारी राख्नु पर्नेछ पछी फारममा यही जानकारीको प्रयोग हुनेछ ।
- Date of birth भन्ने बटनमा Month मा click गरेपछि Calendar Active हुन्छ । सोही Calendar बाट Month, Year र Date choose गर्ने ।
- नयाँ युजरको लागि नयाँ भन्ने बटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी Create भन्ने बटनमा क्लिक गर्नुहोस् ।
- User Create गरेपछि email address मा login गरेर Activation code Check गर्ने र सो code आउन केही समय लाग्न सक्छ । code आएपछि सो कोड राखेर active गर्ने अनि Password राख्ने ठाँउमा Password राख्ने र पुन confirm गरेर user बनाउने ।
- तपाईंको Email मा Activation code नआएमा Back गरि रसेट बटनमा Click गर्ने र UserID मा Email address (पहिला बनाएको) राख्ने र phone number मा पहिलाकै मोबाइल नम्बर राख्ने email मा पुन माथिकै email address राख्ने । सबै Information जस्ताको तस्तै भरेपछि तपाईंले राख्नु भएको Information मिलेमा password रिसेट गर्न पाउनु हुनेछ र login गर्न पाउनु हुनेछ । Information गलत भएमा रिसेट हुने छैन ।**

4) फारम भर्ने तरिका

- User create भएर पेजमा गएपछि First line माआफुले भर्ने चाहेको वि.नं. विषय र तह select गरेपछि + sign मा click गरेर भर्ने चाहेको विषयमा add भएपछि Bank मा जम्मा गर्ने रकमको विवरण देखिनेछ त्यस पछि अगाडिको process मा जान सक्नु हुनेछ । बैंकमा बुझाउने रकम **0 (जिरो)**दे खाएको अवस्थामा फारम submit हुनेछैन ।
- फाराम भर्दा एकै ब्यक्तिले ३ बटै तहमा भर्ने परेमा Right side को + sign मा Click गरेर थप गर्न सकिने छ ।
- फाराम भर्दा राम्रोसंग दोहोरो check गरेर भर्नु होला, केहि त्रुटि भएमा फारम submit गर्नु अघि नै सच्याउनु होला । फारम submit भएपछी सच्याउन पाउने छैन ।
- फोटो र दस्तखत अपलोड गर्दा दिएको निर्देशन वमोजिमको साइजमा jpeg/jpg फारम्याटमा Upload गर्नुपर्नेछ जसको size(memory) २०० KB भन्दा कम हुनु पर्नेछ ।
- तपाईं योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाइको प्रवेशपत्रमा तपाईंले राख्नु भएको फोटो र दस्तखत नै आउने हुनाले सहि फोटो र दस्तखत राख्नु होला ।

- f) "माथि उल्लेखित सवै विवरण सहि भयो । यसमा कुनै सुधार गर्नु पर्नेछैन भन्ने " बटनमा check लगाएपछि पुन फारम को शुरुमा जानेछ । यसमा पुनः एक पटक आफुले भरेको विवरण सहि भयो भएन भनेर check गर्ने र अगाडी बढ्ने।
- g) जरुरि सबै जानकारी भरी सकेपछि मात्र फारम submit गर्नुपर्नेछ । गलत information भरेर submit गरेमा पुन : सच्याउन मिल्ने छैन ।
- h) अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरी फाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस ।

5) **बैंक भौचर Print गर्ने ।**

- a) फारम submit भएपछि Bank Voucher को प्रिन्ट preview देखिनेछ ।
- b) प्रिन्ट preview न आएको खण्डमा Refresh गर्नु अनि प्रिन्ट button आउछ यसमा click गरेर प्रिन्ट गर्न सक्नु हुने छ
- c) सो print गरेर बैंकमा रकम बुझाएपछि बैंकबाट कारोबार संकेत नं. प्राप्त हुने छ । फेरि online application मा आएर login को पेज खुलेपछि बैंक भौचर मा Click गर्ने । मागेको विवरण भर्ने। जसमा user Id मा अघि फारम भर्दाको Email id, password, application id(एप्लीकेसन आई.डी), कारोबार संकेत नं. (अंग्रेजी मा type गर्नु होला) मा राख्ने confirm गरेर submit गर्ने । (application id(एप्लीकेसन आई.डी) र कारोबार संकेत नबैकले दिएको ग्राहक कपि मा हुनेछ ।)
- d) application ID(एप्लीकेसन आई.डी) कारोबार संकेत न सच्याउन नपर्ने गरि मिलाएर राख्नु होला पछि सच्याउन पाउने छैन । यी नम्बरहरु नमिलेमा आयोगले फारम स्वीकार गर्न बाध्य हुने छैन ।
- e) बधाइ छ तपाईंको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।
- f) अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको विवरण भरेर पछि फरक नपर्ने गरी फाराम भरेर परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस र अन्तमा Log Out गर्नुहोस् ।